

# Lev

## Chapter 4

Nepali Interlinear

Reference: Nepali ERV

וַיִּדְבֹר אֶל־ מֹשֶׁה לֵאמֹר: 1  
र-भन्नुभयो लाई मीशा परमप्रभुले भनेर:  
H1696 H3068 H4872 H0559

परमप्रभुले मोशालाई भन्नुभयो,

וַיִּדְבֹר אֶל־ בְּנֵי יִשְׂרָאֵל לֵאמֹר: 2  
भन लाई सन्तानहरू इस्त्राएलका भनेर:  
H1696 H0413 H3478 H0559

וְהָיָה אֲשֶׁר יָצָא לָאֵלֶּיךָ מִן־הַעָרִים: 2  
परमप्रभुका जुन नगर भनिएका र-गर्छ एउटा एउटा तीमध्ये:  
H3068 H3808 H2007 H0259

“इस्त्राएलका मानिसहरूलाई भन: जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ।

אִם הִכְהֵן הַמְשִׁיחַ יְחַטָּא 3  
यदि पुजारी अभिषिक्त पाप-गर्छ  
H3548 H4899 H2398 H0819

וְהִקְרִיב עֹל 4  
र-चढाओस् माथि  
H7126

וְהָיָה לְחַטָּאת: 4  
परमप्रभुको-निम्ति।  
H3068

“यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चित्तको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।

וְהָיָה אִם הִכְהֵן הַמְשִׁיחַ יְחַטָּא 4  
र-ल्याओस् साँढेलाई - प्रवेशद्वार मा साँढेलाई  
H0935 H0853 H6499 H0413 H6607 H0168 H4150 H6440 H3068 H5564 H0853

וְהָיָה אִם הִכְהֵן הַמְשִׁיחַ יְחַטָּא 4  
र-ल्याओस् साँढेलाई - प्रवेशद्वार मा साँढेलाई  
H0935 H0853 H6499 H0413 H6607 H0168 H4150 H6440 H3068 H5564 H0853

अनि उसले साँढेलाई परमप्रभुअघि भेटहुने पालको प्रवेशद्वारमा ल्याउनु पर्छ अनि त्यस साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ परमप्रभुअघि त्यसलाई मार्नु पर्छ।

וְהָיָה אִם הִכְהֵן הַמְשִׁיחַ יְחַטָּא 5  
र-ल्याओस् साँढेको रगतबाट अभिषिक्तले पुजारी र-लिओस्  
H0935 H0853 H6499 H1818 H4899 H3548 H3947

त्यसपछि अभिषिक्त भएको पूजाहारीले बलि चढाइएको साँढेको रगत भेट हुने पालमा ल्याओस्।

וְהָיָה אִם הִכְהֵן הַמְשִׁיחַ יְחַטָּא 6  
र-छर्कोस् रगतमा आफ्नो-औंला - पुजारीले र-डुबाओस्  
H1818 H0676 H0853 H3548 H2881

וְהָיָה אִם הִכְהֵן הַמְשִׁיחַ יְחַטָּא 6  
परमप्रभुको - सामुन्ने पर्दा पवित्रस्थानको।  
H3068 H0854 H6440 H6532 H6944

त्यसपछि पूजाहारीले आफ्नो ओंला रगतमा चोबोस् र अति-पवित्रस्थानको पर्दाअघि परमप्रभुको सामुन्ने रगत सात पल्ट छर्कोस्।

הַזֶּה परमप्रभुको <a href="#">H3068</a>	לִפְנֵי अगाडि <a href="#">H6440</a>	הַסִּמִּים सुगन्धित-मसलाको <a href="#">H5561</a>	קְטֹרֶת धूप <a href="#">H7004</a>	מִזְבֵּחַ वेदी <a href="#">H4196</a>	קְרָנוֹת सिडहरू <a href="#">H4196</a>	עַל- माथि <a href="#">H1818</a>	הָרֵג रगत <a href="#">H1818</a>	מִן- बाट <a href="#">H1818</a>	הַכֹּהֵן पुजारीले <a href="#">H3548</a>	וְנָתַן र-लगाओस् <a href="#">H5414</a>	7
---	---	--	---	--	---	---------------------------------------	---------------------------------------	--------------------------------------	---	--	---

הַעֲלָה होमबलिको <a href="#">H4196</a>	מִזְבֵּחַ वेदी <a href="#">H4196</a>	יְסוֹד जग <a href="#">H3247</a>	אֶל- मा <a href="#">H0413</a>	יִשְׁפֹּךְ खन्याओस् <a href="#">H8210</a>	הַפֶּה साँढेको <a href="#">H6499</a>	רֵג रगत <a href="#">H1818</a>	כָּל- सबै <a href="#">H3605</a>	וְנָתַתְּ र- <a href="#">H0853</a>	מוֹעֵד सम्मेलनको <a href="#">H4150</a>	בְּאֵהָל भेट-हुने-पालमा <a href="#">H0168</a>	אֲשֶׁר जुन <a href="#">H0168</a>	אֲשֶׁר- सम्मेलनको। <a href="#">H4150</a>	פֶּתַח प्रवेशद्वार <a href="#">H6607</a>	אֲשֶׁר जुन <a href="#">H6607</a>
--	--	---------------------------------------	-------------------------------------	---	--	-------------------------------------	---------------------------------------	--	--	---	--	--	--	--

त्यसपछि पूजाहारीले धूपवेदीका साँडहरूमा रगतको केही अंश छर्किनु पर्छ जो भेट हुने पालमा परमप्रभुको सामुन्ने हुन्छ, अनि साँढेका रहल रगत भेटहुनेपालको प्रवेश द्वारको होमबलिको वेदीको आधारमा खान्याऊन्।

הַקָּרֵב भित्री-भाग <a href="#">H7130</a>	עַל- माथि <a href="#">H7130</a>	הַמִּכְסָּה छोप्रे <a href="#">H3680</a>	הַחֹלֶב बोसो <a href="#">H2459</a>	אֶת- - <a href="#">H0853</a>	מִמֶּנּוּ त्यसबाट <a href="#">H0853</a>	יָרִים उठाओस् <a href="#">H0853</a>	הַחֹטָאֵת पापबलिको <a href="#">H6499</a>	פֶּה साँढे <a href="#">H6499</a>	חֹלֶב बोसो <a href="#">H2459</a>	כָּל- सबै <a href="#">H3605</a>	וְנָתַתְּ र- <a href="#">H0853</a>	8
---	---------------------------------------	--	--	------------------------------------	---	---	--	--	--	---------------------------------------	--	---

וְנָתַתְּ र- <a href="#">H0853</a>	כָּל- सबै <a href="#">H3605</a>	הַחֹלֶב बोसो <a href="#">H2459</a>	אֲשֶׁר जुन <a href="#">H2459</a>	עַל- माथि <a href="#">H7130</a>	הַקָּרֵב: भित्री-भाग। <a href="#">H7130</a>
--	---------------------------------------	--	--	---------------------------------------	---

अनि उसले पाप बलिको साँढेबाट सबै बोसो निकाल्नु पर्छ। उसले भित्री भागहरूको चारैतिर भएका त्यो बोसो अवश्यै निकाल्नु पर्छ।

וְנָתַתְּ र- <a href="#">H0853</a>	הַכִּסְלִים कम्मरको-छेउमा <a href="#">H3689</a>	עַל- माथि <a href="#">H3689</a>	אֲשֶׁר जुन <a href="#">H3689</a>	עֲלֵיהֶן तिनीहरूमाथि <a href="#">H3689</a>	אֲשֶׁר जुन <a href="#">H3689</a>	הַחֹלֶב बोसो <a href="#">H2459</a>	וְנָתַתְּ र- <a href="#">H0853</a>	הַכְּלִיֹּת मृगौलाहरू <a href="#">H3629</a>	שְׁתֵּי दुई <a href="#">H8147</a>	וְנָתַתְּ र- <a href="#">H0853</a>	9
--	---	---------------------------------------	--	--	--	--	--	---	---	--	---

הַחֹטָאֵת हटाओस्। <a href="#">H5493</a>	הַכְּלִיֹּת मृगौलाहरू <a href="#">H3629</a>	עַל- साँगे-माथि <a href="#">H3629</a>	הַכְּבֵּד कलेजो <a href="#">H3516</a>	עַל- माथि <a href="#">H3516</a>	הַיִּתְרוֹת कलेजोको-थैली <a href="#">H3508</a>
---	---	---	---	---------------------------------------	--

दुवै मृगौलाहरू अनि तिनीहरूका बोसो अनि मांशपेशीको तल्लो भागमा भएको बोसो र कलेजोलाई ढाक्ने बोसो, उसले यसलाई मिर्गौलाहरू सितै पापबलिको साँढेबाट निकाल्नु पर्छ।

הַעֲלָה: होमबलिको। <a href="#">H4196</a>	מִזְבֵּחַ वेदी <a href="#">H4196</a>	עַל माथि <a href="#">H4196</a>	הַכֹּהֵן पुजारीले <a href="#">H3548</a>	וְהִקְטִירֶם र-जलाओस्-तिनीहरूलाई <a href="#">H3548</a>	הַשְּׂלָמִים मेलमिलापको <a href="#">H8002</a>	זָבַח बलिदान <a href="#">H2077</a>	מִשׁוֹר साँढेबाट <a href="#">H7794</a>	יּוֹרֵם हटाइन्छ <a href="#">H7794</a>	כַּאֲשֶׁר जसरी <a href="#">H7794</a>	10
--	--	--------------------------------------	---	--	---	--	--	---	--	----

मेलबलिको साँढेबाट निकालिए जस्तै पापबलिको निम्ति चढाइएको साँढेबाट पनि सबै बोसोहरू निकालोस्। त्यसपछि पूजाहारीले त्यसलाई बलि होमबलिको वेदीमा जलाओस्।

כָּרְעִין त्यसका-खुट्टाहरू <a href="#">H3767</a>	וְעַל- र-माथि <a href="#">H3767</a>	רֵאשׁוֹ त्यसको-शिर <a href="#">H3767</a>	עַל- साँगे- <a href="#">H3767</a>	בְּשָׂרוֹ त्यसको-मासु <a href="#">H1320</a>	כָּל- सबै <a href="#">H3605</a>	וְנָתַתְּ र- <a href="#">H0853</a>	הַפֶּה साँढेको <a href="#">H6499</a>	עוֹר छाला <a href="#">H5785</a>	וְנָתַתְּ र- <a href="#">H0853</a>	11
--	---	--	---	---	---------------------------------------	--	--	---------------------------------------	--	----

וּפְרָשׁוֹ: र-त्यसको-गोबर। <a href="#">H6569</a>	וְקַרְבּוֹ र-त्यसको-भित्री-भाग <a href="#">H7130</a>
--	--

तर साँढेको छाला, त्यसको मासु र टाउको, खुट्टा, आन्द्रा-भुँडी, गोबरसमेत,

שִׁפְךָ खन्याइने-ठाउँ <a href="#">H8211</a>	אֶל- मा <a href="#">H0413</a>	טְהוֹר सफा <a href="#">H2889</a>	מְקוֹם ठाउँ <a href="#">H4725</a>	אֶל- मा <a href="#">H0413</a>	לְמִזְבֵּחַ छाउनीको <a href="#">H4264</a>	מִחוּץ बाहिर <a href="#">H2351</a>	אֶל- मा <a href="#">H0413</a>	הַפֶּה साँढे <a href="#">H6499</a>	כָּל- सबै <a href="#">H3605</a>	אֶת- - <a href="#">H0853</a>	וְהוֹצִיא र-लगिजाओस् <a href="#">H3318</a>	12
---	-------------------------------------	--	---	-------------------------------------	---	--	-------------------------------------	--	---------------------------------------	------------------------------------	--	----

פ । <a href="#">H8313</a>	יִשְׂרָף: जलाइनेछ। <a href="#">H8313</a>	הַרְשָׁן खरानीको <a href="#">H1880</a>	שִׁפְךָ खन्याइने-ठाउँ <a href="#">H8211</a>	עַל- माथि <a href="#">H8211</a>	בְּאֵשׁ आगोमा <a href="#">H0784</a>	עֲצִים दाउरा <a href="#">H6086</a>	עַל- माथि <a href="#">H6086</a>	אֶתוֹ त्यसलाई <a href="#">H0853</a>	וְשָׂרְף र-जलाओस् <a href="#">H8313</a>	הַרְשָׁן खरानीको <a href="#">H1880</a>
---------------------------------	--	--	---	---------------------------------------	---	--	---------------------------------------	---	---	--



अनि केही रगत वेदीको कुनामा राख्नु पर्छ जो भेट हुने पालमा परमप्रभुको अघि छ अनि रहल रगत होमबलिको वेदीमा अगेनोमा खन्याउनु पर्छ जो भेट हुने पालको प्रवेश हुन्छ।

19 וְאֵת ר-  
 वेदीमाथि। र-जलाओस् त्यसबाट उठाओस् त्यसको-बोसो सबै र-  
 H4196 H2459 H3605 H0853

अनि उसले सबै बोसो बलिबाट निकालेर वेदीमा जलाओस्।

20 וְעֵשָׂה ר-गरोस् 20 וְעֵשָׂה र-गरोस् 20 וְעֵשָׂה र-गरोस् 20 וְעֵशָה र-गरोस्  
 र-प्रायश्चित्त-गरोस् त्यसलाई गरोस् त्यसरी-नै पापबलिको साँढेको-निम्ति गरेको-थियो जसरी साँढेलाई र-गरोस्  
 H6499 H6499  
 : לָהֶם 20 וְעֵשָׂה र-गरोस् 20 וְעֵשָׂה र-गरोस् 20 וְעֵשָׂה र-गरोस् 20 וְעֵशָה र-गरोस् 20 וְעֵशָה र-गरोस् 20 וְעֵशָה र-गरोस् 20 וְעֵशָה र-गरोस्  
 तिनीहरूलाई। र-क्षमा-हुनेछ पुजारीले तिनीहरूको-निम्ति  
 H1992 H5545 H3548

उसले यो पापबलिलाई जसो गछ यसलाई पनि त्यसै गर्नुपर्छ, यसरी नै पूजाहारीले इस्राएली मानिसहरूको निम्ति प्रायश्चित्त गराउँछन् अनि तिनीहरूको पाप क्षमा हुन्छ।

21 וְהוֹצִיא ר-लगिजाओस् 21 וְהוֹצִיא र-लगिजाओस्  
 - जलाएको-थियो जसरी त्यसलाई र-जलाओस् छाउनीको बाहिर मा साँढे - र-लगिजाओस्  
 H0853 H8313 H0853 H8313 H4264 H2351 H0413 H6499 H0853 H3318  
 הַפָּר 21 וְהוֹצִיא र-लगिजाओस्  
 सभाको पापबलि पहिलोलाई साँढे  
 H1931 H6951 H7223 H6499

पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।

22 אֲשֶׁר  
 जब शासकले पाप-गछ र-गछ एउटा र-गछ पाप-गछ र-गछ कुनै-पनि आज्ञाहरू परमप्रभु परमप्रभु आफन्त-परमेश्वरका आफन्त-परमेश्वरका आफन्त-परमेश्वरका आफन्त-परमेश्वरका आफन्त-परमेश्वरका आफन्त-परमेश्वरका  
 H3808 H0430 H3068 H4687 H3605 H0259 H2398  
 : וְאֵשׁ 22 אֲשֶׁर  
 र-दोषी-हुन्छ: अनजानमा भनिएका  
 H0816 H7684

“यदि कुनै शासकले अनजानमा परमप्रभु उसको परमेश्वरका आदेशहरू उल्लंघन गछ भने दोषी हुन्छ,

23 אֶ-  
 वा थाहा-हुन्छ उसलाई  
 H0413 H3045  
 : וְאֵשׁ 23 אֶ-  
 निष्खोट। भाले बाखाको  
 H8549 H2145 H5795

अनि पछि आफ्नो दोष पत्ता लगाउँछ, उसले आफ्नो पशुहरूको बथानबाट उपहार स्वरूप भूतलै भूतला भएको निष्खोट बोका ल्याउनु पर्छ।

24 וְסִמְּךָ  
 र-राखोस्  
 H0853 H4725 H0853 H3027 H5564  
 : הָאֵשׁ 24 וְסִמְּךָ  
 पापबलि परमप्रभुको अगाडि होमबलि  
 H1931 H3068 H6440

तब उसले आफ्नो हात त्यस बोकाको टाउकोमाथि राखोस् अनि होमबलि दिइने ठाउँमा त्यसलाई परमप्रभुको अघि मारोस् यो शुद्धिकरणको बलि हो।

וְאֵת־ र-	הָעֹלָה होमबलिको	מִזְבֵּחַ वेदी	קִרְיַת सिडहरू	עַל־ माथि	וְנִתָּן र-लगाओस्	בְּאֶצְבְּעוֹ आफ्नो-औलाले	הַחֲטָאִים पापबलिको	מִדָּם रगतबाट	הַכֹּהֵן पुजारीले	וְלָקַח र-लिओस्	25
<a href="#">H0853</a>		<a href="#">H4196</a>			<a href="#">H5414</a>	<a href="#">H0676</a>		<a href="#">H1818</a>	<a href="#">H3548</a>	<a href="#">H3947</a>	

הָעֹלָה: होमबलिको।	מִזְבֵּחַ वेदी	יְסוֹד जग	אֶל־ मा	יִשְׁפָּךְ खन्याओस्	דָּמֹו त्यसको-रगत
	<a href="#">H4196</a>	<a href="#">H3247</a>	<a href="#">H0413</a>	<a href="#">H8210</a>	<a href="#">H1818</a>

त्यसपछि पूजाहारीले त्यो पापबलिको केही रगत आफ्नो औलामा लियोस् र होमबलिको वेदीको कुनामा राखोस् अनि होमबलिको वेदीको आधारमा रगत खन्याओस्

וְכִפֹּר र-प्रायश्चित्त-गरोस्	הַשְּׁלָמִים मेलमिलापको	זִבְחַ बलिदान	כֶּחֶלֶב जस्तो-बोसो	הַמִּזְבֵּחַ वेदीमाथि	יִקְטִיר जलाओस्	חֶלְבֹו त्यसको-बोसो	כָּל־ सबै	וְאֵת־ र-	26
	<a href="#">H8002</a>	<a href="#">H2077</a>	<a href="#">H2459</a>	<a href="#">H4196</a>		<a href="#">H2459</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>	

פ ।	לֹו: उसलाई।	וְנִסְלַח र-क्षमा-हुनेछ	מִחֲטָאֵתוֹ त्यसको-पापबाट	הַכֹּהֵן पुजारीले	עָלִיו उसको-निम्ति
		<a href="#">H5545</a>		<a href="#">H3548</a>	

उसले पाठोको सबै बोसो बलिदान वेदीमा त्यसरी नै जलाउनु पर्छ जसरी मेलबलिको बोसो उसले जलाएको थियो। यस प्रकारले, उसले गरेको पापको निम्ति पूजाहारीले प्रायश्चित्त गर्नेछ अनि परमेश्वरले उसलाई क्षमा दिनुहुनेछ।

יְהוָה परमप्रभुका	מִמְצֹנֹת आज्ञाहरूमध्ये	אֶחָת एउटा	בְּעֶשְׂתָּה गर्दा-नै	הָאָרֶץ देशको	מֵעַם जनताबाट	בְּשִׁנְנָה अनजानमा	תְּחַטָּא पाप-गर्छ	אֶחָת एउटा	נֶפֶשׁ प्राण	וְאֵם־ र-यदि	27
<a href="#">H3068</a>	<a href="#">H4687</a>	<a href="#">H0259</a>		<a href="#">H0776</a>		<a href="#">H7684</a>	<a href="#">H2398</a>	<a href="#">H0259</a>	<a href="#">H5315</a>		

וְאִשָּׁם: र-दोषी-हुन्छ:	תַּעֲשִׂינָה भनिएका	לָא־ नगर	אֲשֶׁר जुन
<a href="#">H0816</a>		<a href="#">H3808</a>	

“यदि समुदायको कुनै मानिसले नजानेर पाप गरे अथवा परमप्रभुले दिनु भएको निषेधाज्ञाको विरोधमा काम गरे त्यो दोषी हुनेछ

עֵימִם बाखाको	שְׂעִירֹת पाठी	קִרְבָּנוֹ आफ्नो-बलिदान	וְהִבִּיא र-ल्याओस्	חֲטָא पाप-गरेको	אֲשֶׁר जुन	חֲטָאֵתוֹ आफ्नो-पाप	אֵלָיו उसलाई	הוֹרַע थाहा-हुन्छ	אוֹ वा	28
<a href="#">H5795</a>	<a href="#">H8166</a>		<a href="#">H0935</a>	<a href="#">H2398</a>			<a href="#">H0413</a>	<a href="#">H3045</a>		

חֲטָא: पाप-गरेको।	אֲשֶׁר जुन	חֲטָאֵתוֹ आफ्नो-पापको-निम्ति	עַל־ माथि	נִקְבָּה पोथी	תְּמִימָה निष्खोट
<a href="#">H2398</a>				<a href="#">H5347</a>	<a href="#">H8549</a>

अथवा यदि उसले गरेको पाप आफूले थाहा पाए तब उसले बगालबाट भुल्दै भुल्तो भएको एउटा बाखाको निष्खोट पाठी ल्याओस्।

הָעֹלָה: होमबलिको।	בְּמִקְוֹם ठाउँमा	הַחֲטָאִים पापबलि	אֶת־ -	וְשָׁחַט र-काटोस्	הַחֲטָאִים पापबलिको	רֹאשׁ शिर	עַל माथि	יָדוֹ आफ्नो-हात	אֶת־ -	וְסָמוֹךְ र-राखोस्	29
	<a href="#">H4725</a>		<a href="#">H0853</a>					<a href="#">H3027</a>	<a href="#">H0853</a>	<a href="#">H5564</a>	

तब आफ्नो पाप बलिको निम्ति उसले त्यस पाठीको टाउकोमा हात राखोस् अनि होमबलि हुने ठाउँमा मारोस्।

וְאֵת־ र-	הָעֹלָה होमबलिको	מִזְבֵּחַ वेदी	קִרְיַת सिडहरू	עַל־ माथि	וְנִתָּן र-लगाओस्	בְּאֶצְבְּעוֹ आफ्नो-औलाले	מִדָּמָה त्यसको-रगतबाट	הַכֹּהֵן पुजारीले	וְלָקַח र-लिओस्	30
<a href="#">H0853</a>		<a href="#">H4196</a>			<a href="#">H5414</a>	<a href="#">H0676</a>	<a href="#">H1818</a>	<a href="#">H3548</a>	<a href="#">H3947</a>	

כָּל־ सबै	דָּמָה त्यसको-रगत	יִשְׁפָּךְ खन्याओस्	אֶל־ मा	יְסוֹד जग	הַמִּזְבֵּחַ: वेदीको।
<a href="#">H3605</a>	<a href="#">H1818</a>	<a href="#">H8210</a>	<a href="#">H0413</a>	<a href="#">H3247</a>	<a href="#">H4196</a>

तब पूजाहारीले केही रगत औलाले लेओस् र होमबलिको वेदीको कुनामा लगाओस् र अरू सबै रगत वेदीको आधारमा खन्याओस्।

וְהִקְטִיר	הַשְּׁלָמִים	זָבַח	מִעַל	הַלֵּב	הוֹסֵר	כְּאֲשֶׁר	יֹסִיר	הַלֵּבָה	כָּל-	וְאֵת-	31
र-जलाओस्	मेलमिलापको	बलिदान	बाट-माथि	बोसो	हटाइन्छ	जसरी	हटाओस्	त्यसको-बोसो	सबै	र-	
	<a href="#">H8002</a>	<a href="#">H2077</a>		<a href="#">H2459</a>	<a href="#">H5493</a>		<a href="#">H5493</a>	<a href="#">H2459</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>	

וְנִסְלַח	הַכֹּהֵן	עָלָיו	וְכִפֵּר	לִיהוָה	נִיחָה	לְרִיחַ	הַמִּזְבֵּחַ	הַכֹּהֵן			
र-क्षमा-हुनेछ	पुजारीले	उसको-निम्ति	र-प्रायश्चित्त-गरोस्	परमप्रभुको-निम्ति	मीठो	सुगन्धको-निम्ति	वेदीमाथि	पुजारीले			
<a href="#">H5545</a>	<a href="#">H3548</a>			<a href="#">H3068</a>	<a href="#">H5207</a>	<a href="#">H7381</a>	<a href="#">H4196</a>	<a href="#">H3548</a>			

פ : לו  
I : उसलाई।

अनि मेलबलिमा गरिएको बलि झैं उसले त्यस बलिबाट सबै बोसो निकालोस्। पूजाहारीले परमप्रभुको निम्ति मिठो बास्ना दिनकालागि त्यो वेदीमा जलाओस्। यसरी पूजाहारीले त्यस मानिसलाई शुद्ध बनाउँछ अनि त्यसलाई क्षमा गरिनेछ।

יְבִיאָנָה:	תְּמִימָה	נִקְבָּה	לְחֻטָּאת	קָרְבָּנוֹ	יָבִיא	כִּבְשׁ	וְאֵם-				
ल्याओस्-त्यसलाई।	निष्खोट	पोथी	पापबलिको-निम्ति	आफ्नो-बलिदान	ल्याउँछ	थुमा	र-यदि				
<a href="#">H0935</a>	<a href="#">H8549</a>	<a href="#">H5347</a>			<a href="#">H0935</a>	<a href="#">H3532</a>					

“यदि कसैले उसको पापबलिको निम्ति भेडा ल्याउँछ भने, तब उसले निष्खोट भेडाको पाठो ल्याउनु पर्छ।

בְּמִקְוֹם	לְחֻטָּאת	אֶתְהָ	וְשָׁטַ	הַחֻטָּאת	רֹאשׁ	עַל	יָדוֹ	אֶת-	וְסָמָךְ		
ठाउँमा	पापबलिको-निम्ति	त्यसलाई	र-काटोस्	पापबलिको	शिर	माथि	आफ्नो-हात	-	र-राखोस्		
<a href="#">H4725</a>		<a href="#">H0853</a>					<a href="#">H3027</a>	<a href="#">H0853</a>	<a href="#">H5564</a>		

אֲשֶׁר יִשָּׁטַח אֶת-הָעֹלָה:  
जहाँ काटिन्छ - होमबलि।  
[H0853](#)

उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मार्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ।

וְאֵת-	הָעֹלָה	מִזְבֵּחַ	קָרְנֹת	עַל-	וְנָתַן	בְּאֶזְבְּעָיו	הַחֻטָּאת	מִדָּם	הַכֹּהֵן	וְלִקְחֵם	
र-	होमबलिको	वेदी	सिङहरू	माथि	र-लगाओस्	आफ्नो-औंलाले	पापबलिको	रगतबाट	पुजारीले	र-लिओस्	
<a href="#">H0853</a>		<a href="#">H4196</a>			<a href="#">H5414</a>	<a href="#">H0676</a>		<a href="#">H1818</a>	<a href="#">H3548</a>	<a href="#">H3947</a>	

כָּל-הַמִּזְבֵּחַ:  
वेदीको। जग मा खन्याओस् त्यसको-रगत सबै  
[H4196](#) [H3247](#) [H0413](#) [H8210](#) [H1818](#) [H3605](#)

तब पापबलिबाट, पूजाहारीले आफ्नो औंलामा केही रगत लिनु पर्छ अनि होमबलिको वेदीको सिङहरूमा यसलाई राख्नु पर्छ अनि रहल रगतलाई वेदीको अगेनोमा खन्याउनु पर्छ।

וְהִקְטִיר	הַשְּׁלָמִים	מִזְבֵּחַ	הַכֹּשֶׁבַ	הַלֵּב-	יוֹסֵר	כְּאֲשֶׁר	יֹסִיר	הַלֵּבָה	כָּל-	וְאֵת-	35
र-जलाओस्	मेलमिलापको	बलिदानबाट	थुमाको	बोसो	हटाइन्छ	जसरी	हटाओस्	त्यसको-बोसो	सबै	र-	
	<a href="#">H8002</a>	<a href="#">H2077</a>	<a href="#">H3775</a>	<a href="#">H2459</a>	<a href="#">H5493</a>		<a href="#">H5493</a>	<a href="#">H2459</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>	

הַכֹּהֵן	עָלָיו	וְכִפֵּר	יְהוָה	אֲשִׁי	עַל	הַמִּזְבֵּחַ	אֶתְהֶם	הַכֹּהֵן			
पुजारीले	उसको-निम्ति	र-प्रायश्चित्त-गरोस्	परमप्रभुको	आगोको-बलिहरू	माथि	वेदीमाथि	तिनीहरूलाई	पुजारीले			
<a href="#">H3548</a>			<a href="#">H3068</a>	<a href="#">H0801</a>		<a href="#">H4196</a>	<a href="#">H0853</a>	<a href="#">H3548</a>			

עַל-חֻטָּאתוֹ אֲשֶׁר-אֵלָּהּ  
जुन त्यसको-पापको-निम्ति माथि  
I : उसलाई।  
[H5545](#) [H2398](#)

तब उसले मेलबलि सम्पन्न गरिको थियो, पूजाहारीले पाठोबाट निकाल्नु पर्छ अनि परमप्रभुका लागि भेटीको रूपमा यसलाई जलाउँछ। यसरी पूजाहारीद्वारा त्यस मानिसको प्रायश्चित्त उसको पापको लागि सम्पन्न हुन्छ अनि त्यो मानिस पाप मुक्त हुनेछ।